

मूल्याङ्कनहरूले विद्यार्थीहरूले ग्रेड लेवलको प्रवीणता तथा विषय वस्तुसँग सम्बन्धित स्ट्यान्डर्ड प्राप्त गरेका छन् वा छैनन् तथा 21औं शताब्दी अनुसार तयार गरिएको स्नातकको लागि योग्य छन् वा छैनन् भनी विद्यार्थी, आमाबुवा र शिक्षक/शिक्षिकाहरूलाई महत्वपूर्ण जानकारी उपलब्ध गर्दछ। मूल्याङ्कन परिणामहरूले तपाईंको बच्चाको शैक्षिक प्रगतिको प्रमाणको मापन गर्दछ।



## SAT भनेको के हो?

SAT कोलोराडोको राज्यमा एघारौं तहका विद्यार्थीहरू द्वारा दिने महत्त्वपूर्ण कलेज प्रवेश परीक्षा हो। SAT प्रायजसो कलेज तथा विश्वविद्यालयहरूमा भर्नाको लागि र विश्वविद्यालयहरू वा अन्य संस्थाहरूबाट छात्रावृत्तिको अवसरहरूको लागि विद्यार्थी पहिचान गर्न प्रयोग गरिन्छ। SAT मापनमा 11<sup>औं</sup> ग्रेड मार्फत विद्यार्थीको शैक्षिक प्रगति र कलेज तथा भविष्यको लागि उनीहरूको तत्परताको स्तर निर्धारण गर्ने महत्त्वपूर्ण भाग हो।

अघिल्ला वर्षहरूमा, DPS का विद्यार्थीहरूले एघारौं तहमा यो ऐन लिएका थिए र अहिले STA ले लिन्छ। मे 2015 मा, राज्य विधान सभाले कलेज तथा भविष्य तत्परता निर्धारणको लागि दशौं र एघारौं तह परीक्षा फेला पार्न सबै कोलोराडो स्कूल डिस्ट्रिक्टहरूमा बिल आवश्यकताको पारित गर्‍यो। हाम्रो समुदायबाट प्रतिक्रियाको उत्कृष्ट सहमति पछि, कोलोराडोले दशौं तहको लागि PSAT र एघारौं तहको लागि SAT लागू गर्‍यो। 3 - 9 ग्रेडहरूमा विद्यार्थीहरूले CMAS: गणित र CMAS: अङ्ग्रेजी भाषा कला जाँचहरू लिन जारी राख्ने छन्।

ग्रेड 3 - 9

शैक्षिक सफलताको कोलोराडो मापन (CMAS)

ग्रेड 10

PSAT 10

ग्रेड 11

SAT

हाम्रो कोलोराडो शैक्षिक स्ट्यान्डर्डहरूमा SAT हालै पुनः डिजाइन गरिएको छ र पंक्तिबद्ध भएको छ। यसले पढाई, लेखाई र गणितमा विद्यार्थीको दक्षता मापन गर्छ र कलेज र कार्यदक्षता तत्परताहरूको मापनको माध्यम हो। यसले पढाई र मूल्याङ्कन पाठहरू सहित समालोचनात्मक सोचाइमा जोड दिन्छ। शैक्षिक स्ट्यान्डर्डहरूमा शिक्षकहरूसँग पंक्तिबद्ध भएका उनीहरूका पाठ्यक्रम र निर्देशनहरूले CMAS मात्र नभएर SAT र PSAT मा पनि आफ्नो विद्यार्थीहरूलाई सफलताहरूको लागि तयारी गराउनेछन्।



## मेरो बच्चालाई कहिले परीक्षा गरिनेछ?

SAT अप्रिल 11, 2017 मा दिइनेछ र पेन्सिल/पेपर ढाँचाको प्रयोग गरी व्यवस्थित गरिनेछ। जाँच 50 मिनेटको ऐच्छिक निबन्ध खण्ड सहित लगभग 3 घण्टा लामो हुनेछ।

ऐच्छिक निबन्ध खण्ड सबै कलेज तथा विश्वविद्यालयमा आवश्यक हुँदैन तापनि कसैले यसलाई आवश्यक भनी छान्न सक्छन्। ऐच्छिक निबन्ध खण्ड विद्यार्थी तथा परिवारहरूको प्राथमिकताका विश्वविद्यालयमा आवश्यक छ छैन भनी अनुसन्धान गर्न तिनीहरूलाई प्रोत्साहित गरिन्छ। विद्यार्थीहरूले निबन्ध खण्डको निम्न पक्षहरूमा लाभ लिन सक्छन्:

- यसले विद्यार्थी कलेज सम्बन्धलाई अझ बलियो बनाउँछ।
- यसले विद्यार्थीलाई आफ्नो लेखन दक्षतालाई बुझ्न मद्दत गर्छ।



## मेरो बचचाले कस्ता अंक(हरू) प्राप्त गर्नेछ?

विद्यार्थीहरूले 400 देखि 1600 सम्म अङ्क प्राप्त गर्नेछन्। यस अङ्कले विद्यार्थीको गणित खण्ड र पढ्ने र लेखन खण्डको संयुक्त अङ्कको प्रतिनिधित्व गर्छ। विद्यार्थीको SAT परिक्षाको नतीजालाई विद्यार्थीको हाइ स्कूल ट्रान्सक्रिप्टमा समावेश गरिनेछ।



## यी अंकहरूलाई कसरी प्रयोग गरिनेछन्?

यी अङ्कलाई प्रायः राष्ट्र भरीका कलेज तथा विश्वविद्यालयहरूले अवार्ड छात्रवृत्तिहरूको साथ साथै भर्ना उद्देश्यहरूका लागि प्रयोग गर्छन्।



## थप जानकारी

हामी तपाईंलाई आफ्नो बच्चाको शिक्षामा सम्मिलित हुन प्रोत्साहित गर्दछौं। कृपया तपाईंले आफ्नो बच्चालाई घरमा मद्दत गर्न सक्ने तरिकाहरूको लागि आफ्नो बच्चाको शिक्षक/शिक्षिकालाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्। वेबसाइट र डाउनलोड एपहरू मार्फत सहित SAT का निःशुल्क स्रोतहरू पनि छन्:

### नयाँ SAT का लागि दैनिक अभ्यास | कलेज बोर्ड

- नमूना प्रश्नहरू दैनिक प्राप्त गर्नुहोस् र तत्काल प्रतिक्रिया प्राप्त गर्नुहोस्।
- विद्यार्थीहरूलाई नियमित रूपमा अभ्यास गर्न अनुमति दिन्छ।
- विद्यार्थीहरूले छापिएको उत्तरपुस्तिकाहरूको प्रयोग गरी PSAT वा SAT पूरा गर्न र त्यसपछि तस्वीर लिन र स्क्यान अङ्क कार्यको प्रयोग गर्न सक्छन्।

### औपचारिक SAT अभ्यास | Khan Academy

- विद्यार्थीहरूले खाता खोल्छन् र तिनीहरूको PSAT र SAT अङ्कको आधारमा सुधारका क्षेत्रहरूमा व्यक्तिगतकरण गरिएका सुझावहरू प्राप्त गर्छन्।
- Khan Academy को वेबसाइट मार्फत पनि परीक्षाका निश्चित क्षेत्रहरूमा लक्षित पूर्ण-लम्बाइ अभ्यास परीक्षाहरू, नैदानिक क्विजहरू, दैनिक अभ्यास प्रश्नहरू र तयारी संसाधनहरू पनि उपलब्ध छन्ः  
<https://www.khanacademy.org/mission/sat>.

हामीले PSAT र SAT स्रोतहरूमा न्यून-आय भएका विद्यार्थीहरूलाई जडान गर्न ब्वाएज एण्ड गल्स क्लबहरूसँग साझेदारी गरेको छौं।

हामी तपाईंलाई निम्न समावेश गर्दै मद्दतदायी जानकारी फेला पार्नको लागि, <http://standards.dpsk12.org/standards-resources/> मा जान प्रोत्साहित गर्दछौं।

- विद्यार्थीहरूलाई सिक्न मद्दतका लागि DPS आमाबुवा मार्गदर्शन
- प्रविधिमा आमाबुवाको मार्गदर्शन
- अङ्ग्रेजरी सिक्नेहरूको लागि जानकारी

मूल्याङ्कन र परीक्षा स्थलहरू बारेमा थप जानकारीका लागि, कृपया जवाफदेहीता, अनुसन्धान र मूल्याङ्कन वेबसाइटः [www.dpsare.com](http://www.dpsare.com) मा जानुहोस्

यदि तपाईंसँग मूल्याङ्कन बारे प्रश्न वा विचारहरू छन् भने, कृपया आफ्नो बच्चाको विद्यालयमा प्रत्यक्ष रूपमा सम्पर्क गर्नुहोस् वा (720) 423-3054 मा पारिवारिक र समुदाय संलग्नता समर्थन लाइनमा कल गर्नुहोस्।